

## Online बाट PMT फाराम भर्दा ध्यान दिनुपर्ने विषयहरू:

### A. विद्यार्थीको परिचयविवरण:

1. विद्यार्थीको पुरा नाम र थर: अंग्रेजी Capital Letter/Block Letter मा Type गर्नुहोस् ।
2. SEE/SLC रजिष्ट्रेशन नं.: यसमा SEE/SLC को प्रवेश पत्रमा भएको दश अङ्कको Registration नम्बर Type गर्नुहोस् ।
3. जन्म मिति: फारामको खाका अनुसार तपाईंको SEE/SLC को प्रवेशपत्रमा रहेको जन्म मिति गते/महिना/वर्ष छान्नुहोस् ।
4. Male/Female/Other लिष्टबाट छान्नुहोस् ।
5. जाती वा जनजाती: लिष्टबाट आफ्नो जाति/जनजाति छान्नुहोस् । लिष्टमा आफ्नो जाति/जनजाति फेला नपरेमा "अन्य" छान्नुहोस् ।
6. बुवाको नाम थर: अंग्रेजीमा Type गर्नुहोस् ।
7. आमाको नाम थर: अंग्रेजीमा Type गर्नुहोस् ।  
घरमूलीको नाम र थर: अंग्रेजीमा Type गर्नुहोस् ।  
सम्पर्क फोन नं: घरमूलीको सम्पर्क मोवाइल नम्बर राख्नुहोस् । तपाईंको बारेमा केही कुरा बढिनु परेमा यही नम्बरमा सम्पर्क गरिने छ ।  
नाता: परिवारमूलीलाई तपाईंको के नाता पर्नुहुन्छ ? छान्नुहोस् ।
8. ठेगाना:
  - a. स्थायी ठेगाना: आफू स्थायीरूपमा बसोवास गरिरहेको वा नागरिकता वा शैक्षिक प्रमाणपत्र अनुसार जिल्ला, गाविस/न.पा., लिष्टबाट छान्नुहोस् । वडा नम्बर, टोल वस्ती/गाँउ: टाइप गर्नुहोस् ।
  - b. अस्थायी ठेगाना: हाल आफू बसोवास गरिरहेको ठाउँ स्थायी ठेगाना भन्दा फरक भएमा हाल बसोबास गरेको ठाउँको पूरा विवरण भर्नुहोस् । अस्थायी ठेगाना फरक नभएमा स्थायी ठेगानाकै विवरण भर्नुहोस् ।
9. हालको शैक्षिक अवस्था: लिष्टबाट छान्नुहोस् ।

### B. विद्यालयको विवरण (पहिला पढेको वा अहिले पढिरहेको)

10. विद्यालयको नाम: आफुले अध्ययन गरी SLC/ SEE को परीक्षा दिएको विद्यालयको नाम उल्लेख गर्नुहोस् ।  
विद्यालयको ठेगाना: जिल्ला, गाविस/न.पा. लिष्टबाट छान्नुहोस् । वडा नम्बर, टोल वस्ती/गाँउ: टाइप गर्नुहोस् ।

### C. विद्यार्थीको पारिवारिक विवरण:

11. जम्मा परिवार संख्या (तपाइ सहित): तपाइको परिवारमा तपाइसहित कतिजना हुनुहुन्छ संख्या उल्लेख गर्नुहोस् ।
12. निजी विद्यालय (बोर्डिङ) मा अध्ययनरत दिदी र बहिनीहरूको जम्मा संख्या: यदि तपाइका दिदी बहिनी निजी विद्यालय (बोर्डिङ) मा पढ्नुहुन्छ भने कतिजना पढ्नु हुन्छ ? खाली बक्समा उल्लेख गर्नुहोस् । यदि बोर्डिङ स्कूलमा नपढ्ने भए खाली कोष्ठकमा 0 लेख्नुहोस् ।
13. तपाइको बाबुले हासिल गरेको शिक्षा अन्तर्गत खाली बक्समा दायाँ भागमा उल्लेखित १ देखि ६ मध्येको कुनै एक सहि विवरणको नम्बर उल्लेख गर्नुहोस् ।
14. तपाइको आमा ले हासिल गरेको शिक्षा अन्तर्गत खाली बक्समा दायाँ भागमा उल्लेखित १ देखि ६ मध्येको कुनै एक सहि विवरणको नम्बर उल्लेख गर्नुहोस् ।

### D. विद्यार्थीको घरको विवरण

15. घरमा बाहिरी गार्होमा प्रयोग भएको प्रमुख निर्माण सामग्री: मा दायाँ भागमा उल्लेखित १ देखि ७ मध्येको कुनै एक सहि विवरणको नम्बर उल्लेख गर्नुहोस् ।

16. घरको जगशीर्षकमा दायाँ भागमा उल्लेखित १ देखि ५ मध्येको सहि विवरणको नम्बर उल्लेख गर्नुहोस् ।
17. छानामा प्रयोग भएको प्रमुख निर्माण सामग्री शीर्षकमादायाँ भागमा उल्लेखित १ देखि ७ मध्येकोकुनै एक सहि विवरणको नम्बर उल्लेख गर्नुहोस् ।
18. घरमा प्रयोग भएको चर्पी अन्तर्गत दायाँ भागमा उल्लेखित १ देखि ५ मध्येको कुनै एक सहि विवरणको नम्बर उल्लेख गर्नुहोस् ।
19. घरमा उज्यालोको लागि प्रयोग गरिएको प्रकाशको व्यवस्था:मा दायाँ भागमा उल्लेखित १ देखि ५ मध्येको कुनै एक सहि विवरणको नम्बर उल्लेख गर्नुहोस् ।
20. खाना पकाउन प्रयोग गरिएको चुलो: अन्तर्गत दायाँ भागमा उल्लेखित १ देखि ६ मध्येकोकुनै एक सहि विवरणको नम्बर उल्लेख गर्नुहोला ।
21. घरमा प्रयोग गरिएको खानेपानीको मुख्य श्रोत अन्तर्गत दायाँ भागमा उल्लेखित १ देखि ७ मध्येको कुनै एक सहि विवरणको नम्बर उल्लेख गर्नुहोला ।
22. फाराममा उल्लेखित मध्ये तपाईं र तपाईंको परिवारले उपभोग गर्नुभएको सुविधालाई कोष्ठमा १ उल्लेख गर्नुहोस् यदि उपभोग गर्नु भएको छैन भने २ उल्लेख गर्नुहोस् ।
23. यदि बैदेशिक रोजगारीबाट परिवारमा आम्दानी भएको छ भने कोष्ठकमा १ उल्लेख गर्नुहोस् र आम्दानी नभएमा २ उल्लेख गर्नुहोस् ।
24. तपाईंको स्थायी ठेगानाबाट अस्पतालसम्म जान लाग्ने समय यदि आधा घण्टासम्म लाग्छ भने कोष्ठकमा १ र आधा घण्टा भन्दा बढी समय लाग्छ भने २ उल्लेख गर्नुहोस् ।
25. तपाईंको स्थायी ठेगानाबाट स्वास्थ्य चौकीसम्म जान लाग्ने समय यदि आधा घण्टासम्म लाग्छ भने कोष्ठकमा १ र आधा घण्टा भन्दा बढी समय लाग्छ भने २ उल्लेख गर्नुहोस् ।
26. तपाईंको स्थायी ठेगानाबाट पक्की सडकसम्म जान लाग्ने समय यदि आधा घण्टासम्म लाग्छ भने कोष्ठकमा १ र आधा घण्टा भन्दा बढी समय लाग्छ भने २ उल्लेख गर्नुहोस् ।

#### **D. प्राकृतिक विपत्तिबाट भएको क्षति विवरण:**

27. मानविय क्षतिको विवरण अन्तर्गत सि. नं. १ मा यदि प्राकृतिक विपत्तीबाट परिवारको सदस्यलाई क्षति पुगेको छ भने yes र छैन भने No छान्नुहोस् यदि Yes भएमा कारण खुलाउने अन्य विवरणमा क्रमश सि. नं. २ र ३ मा उल्लेखित क्षतिको प्रकृति छान्नुहोस् ।
28. घरायसी क्षतिको विवरण अन्तर्गत सि. नं. १ यस बर्षको प्राकृतिक प्रकोप बाट घरमा क्षति पुगेको छ भने भने yes र छैन भने No छान्नुहोस् यदि Yes भएमा कारण खुलाउने अन्य विवरणमा क्रमश सि. नं. २ र ३ मा उल्लेखित क्षतिको प्रकृति उल्लेख गर्नुहोस् ।
29. तपाईंको सम्पर्क नम्बरमा आफ्नो प्रयोग भइरहने र सही मोवाइल नम्बर राख्नुहोस् । तपाईं छात्रवृत्तिमा परे वा नपरेको जानकारी यही मोबाइल नम्बरमा पठाइने भएकाले मोबाइल नम्बर राख्दा ध्यान पुऱ्याउनुहोस् ।

अभिभावकको मोवाइल नम्बर अनिवार्य उल्लेख गर्नुहोस् ।

30. अन्त्यमा Save Button मा Click गर्नुहोस्! "Saved Successfully" भन्ने जानकारी नआएसम्म तपाईंको विवरण पुरा हुँदैन ।

#### **ध्यान दिनुहोस्:**

क- तपाईंले भर्नपर्ने कुनै विवरण खाली रहेमा विवरण सेभ हुँदैन र के कारणले सेभ नभएको हो ? Error म्यासेज देखाउँछ । सो म्यासेज हेरी आफ्नो पुरा नभएको विवरण पुनः भरी सेभ गर्नुहोस् ।

- ख- विद्यार्थीले आफ्नो विवरण सत्य, तथ्य र प्रष्ट रूपमा भर्नु पर्नेछ । झुठ्ठा ठहरिएमा जुनसुकै बखत रद्द हुने छ । साथै प्रचलित कानून बमोजिम कारवाही समेत हुन सक्नेछ ।
- ग- यस PMT फाराम भर्दा केही समस्या आएमा यस परियोजनाको पैसा नलाग्ने टोल फ्रि नं. १६६००१६७७७७ मा सम्पर्क गर्नुहोला अथवा यस परियोजनाको सम्पर्क नं. ०१-४७८६४११ मा सम्पर्क गर्नुहोला । अथवा मोबाइल नं ९८५११७००१६, ९८४६१३३२१५, ९७४१२३०१८५ मा सम्पर्क गर्नुहोला ।